

अनुसूची-२

(दफा ४ तथा अनुसूची-१ को भाग सम्बन्धित)



धवलागिरी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ०५

संख्या ०२ मिति: २०७८/०३/०९

भाग १

धवलागिरी गाउँपालिका

गाउँ कार्यपालिकाको स्वीकृतिबाट जारी

आर्थिक विधेयक ऐन, २०७८

धवलागिरी गाउँपालिका

आर्थिक विधेयक २०७८

धवलागिरी गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्न बनेको विधेयक

प्रस्तावना: धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २८८ को उपधारा (२) वमोजिम धवलागिरी गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

- १. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "आर्थिक ऐन २०७८" रहेको छ ।
(२) यो ऐन २०७८ साल श्रावण १ गते देखी धवलागिरी गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
- २. सम्पत्ति कर:** धवलागिरी गाउँपालिका क्षेत्र भित्र अनुसूची (१) वमोजिम एकिकृत सम्पत्ति कर/घरजग्गा कर लगाईने र असुल उपर गरिने छ ।
- ३. भूमी कर (मालपोत):** धवलागिरी गाउँपालिका क्षेत्रभित्र अनुसूची (२) वमोजिम भूमीकर (मालपोत) लगाईने र असुल उपर गरिनेछ ।
- ४. घर वहाल कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूची (३) वमोजिम घर वहाल कर लगाईने र असुल उपर गरिनेछ ।
- ५. व्यवसाय कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) वमोजिम व्यवसाय कर लगाईने र असुल उपर गरिनेछ ।
- ६. जडिवुटी, कवाडी र जीवजन्तु कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिवुटी, वनकस, कवाडी माल, र प्रचलित कानुनले निषेध गरेको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची (५) वमोजिम कर लगाइने र असुल उपर गरिनेछ ।
- ७. सवारी साधन कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (६) वमोजिम सवारी साधन कर लगाईने र असुल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही वमोजिम हुनेछ ।

८. **विज्ञापन कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची (७) बमोजिम विज्ञापन कर लगाईने र असुल उपर गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ ।
९. **मनोरन्जन कर:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूची (८) बमोजिम मनोरन्जन कर लगाईने र असुल उपर गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ ।
१०. **बहाल विटौरी शुल्क:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र आफूले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचीमा व्यवस्था भए अनुसार बहाल विटौरी शुल्क लगाईने र असुल उपर गरिनेछ ।
११. **पार्किङ शुल्क:** धवलागिरी गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (१०) बमोजिम पार्किङ शुल्क लगाईने र असुल उपर गरिनेछ ।
१२. **ट्रेकिङ, कोयोकिङ, बज्जी जम्पिङ, जीप फ्लाएर र रयाफिटिङ शुल्क:** धवलागिरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कोयोकिङ, बज्जी जम्पिङ, जीप फ्लाएर र रयाफिटिङ सेवा वा व्यवसाय संचालन गरेवापत अनुसूची (११) बमोजिम शुल्क लगाईने र असुल उपर गरिनेछ ।
१३. **सेवाशुल्क, दस्तुर:** धवलागिरी गाउँपालिकाले निर्माण संचालन वा व्यवस्थापन गरेका अनुसूची (१२) मा उल्लेखित स्थानीय पुर्वाधार उपलब्ध गराईएको सेवामा सेवाग्राही बाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाईने र असुल उपर गरिनेछ ।
१४. **पर्यटन शुल्क:** धवलागिरी गाउँपालिकाले आफ्नो क्षेत्र भित्र प्रवेश गर्ने पर्यटकहरु बाट अनुसूची १३ मा उल्लेखित दरमा पर्यटन शुल्क लगाईने र असुल उपर गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ ।
१५. **सहकारी कर :** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सहकारी संचालन अनुमति दिनका लागि अनुसूची (१३) बमोजिमको आधारमा कर लिने र असुल उपर गरिनेछ । ।
१६. **खानेपानी उपभोक्ता समिति कर :** गाउँपालिकाले आफ्नो सेवा क्षेत्र भित्र गठन हुने खानेपानी उपभोक्ता समिति दर्ता गर्नेछ । समिति दर्ता गर्दा समितिबाट दर्ता तथा नविकरण शुल्क अनुसूची (१५) मा व्यवस्था भए बमोजिम शुल्क लगाउने र असुल उपर गरिनेछ ।
१७. **कटिङ ढुङ्गा निकासी कर :** गाउँपालिकाले आफ्नो क्षेत्रमा कटिङ ढुङ्गा पिस उत्पादन गरेवापत उत्पादन कर्ता व्यक्ति वा संस्थाबाट अनुसूची (१६) बमोजिम कर लिने र असुल उपर गर्नेछ ।

१८. सजाय तथा पुरस्कार : धवलागिरी गाउँपालिका क्षेत्रभित्रका नदीहरुबाट नदीजन्य पदार्थ अवैध रूपमा प्रयोग, निकासी तथा विक्री वितरण गर्ने व्यक्ति वा संस्थालाई प्रति टूयाक्टर ३०,०००/- (अक्षरूपी तीस हजार रुपैया मात्र) जरीवाना गरिनेछ । साथै उक्त अवैध कार्यको प्रमाण सहित सूचना दिने व्यक्तिको नाम निजको इच्छा बमोजिम गोप्य राखी प्रति टूयाक्टर रु. ५,०००/- (पाँच हजार रुपैया मात्र) पुरस्कारको रूपमा दिइनेछ ।

१९. कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि धवलागिरी गाउँपालिकाले तोके अनुसार हुनेछ ।

२०. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिइने छैन ।

अनुसूची १

(दफा २ सँग सम्बन्धित)

सम्पति कर गाउँ कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

अनुसूची २

(दफा ३ सँग सम्बन्धित)

यस गाउँपालिका क्षेत्रभित्र देहाय बमोजिम भूमी कर (मालपोत कर) निर्धारण गरिएको छ :-

क) १० रोपनी सम्म रु. ५०।—

ख) १० रोपनी भन्दा माथि प्रति रोपनी रु. १०/- को दरले थप कर लगाईने ।

अनुसूची ३

(दफा ४ सँग सम्बन्धित)

क) गाउँपालिका क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले घर, टहरा आदि भाडामा लगाएबापत जम्मा बहाल रकमको १०% कर लगाईने ।

अनुसूची ४
(दफा ५ सँग सम्बन्धित)

यस गाउँपालिका क्षेत्रभित्र देहाय बमोजिम व्यवसाय कर निर्धारण गरिएको छ ।

क्र.स	पूँजी विवरण	दर्ता शुल्क (रु. मा)	नविकरण शुल्क (रु. मा)
१	३,००,०००/- सम्म	७००/-	५००/-
२	३,००,००१/- देखि ५,००,०००/-	८००/-	७००/-
३	५,००,००१/- देखि १०,००,०००/-	१,२००/-	१,०००/-
४	१००००००/- देखि माथि	१,७००/-	१,५००/-
५	एफ.एम, केवल टि.भी संचालन दर्ता शुल्क	१०,०००।-	
६	'घ' वर्गको इजाजत पत्र	५,०००/-	२,०००/--(म्याद कायम रहेको अवस्थामा) म्याद नाघेको पहिलो ६० दिनसम्म रु. १,०००/- र त्यसपछि थप १,०००/-
७	अन्य व्यवसाय	५००।-	५००।-

होटल एण्ड रेष्टुरेन्ट, फेन्सी पसल, हार्डवयर पसल, मासु पसल, स्टेसनरी पसल, औषधी पसल, मदिरा पसल (सिफारिस) र अन्य व्यवसायलाई पनि माथि उल्लेखित शुल्क लागु हुनेछ ।

अनुसूची ५
(दफा ६ सँग सम्बन्धित)

यस गाउँपालिका क्षेत्रभित्र देहाय बमोजिम प्राकृतिक स्रोत साधन व्यवसायिक कर निर्धारण गरिएको छ :-

क) भेडाच्याङ्ग्रा पैठारी कर — प्रतिगोटा रु १०

ख) जडीवुटी निकासी कर - नेपाल सरकारले तोकेको राजश्वको २०%

अनुसूची ६

(दफा ७ सँग सम्बन्धित)

सवारी साधन कर गाउँ कार्यपालिकाले निर्धारण गरे वमोजिम हुनेछ :-

अनुसूची ७

(दफा ८ सँग सम्बन्धित)

विज्ञापन कर गाउँ कार्यपालिकाले निर्धारण गरे वमोजिम हुनेछ :-

अनुसूची ८

(दफा ९ सँग सम्बन्धित)

मनोरन्जन कर गाउँ कार्यपालिकाले साविकमा निर्धारण गरे वमोजिम हुनेछ :-

अनुसूची ९

(दफा १० सँग सम्बन्धित)

बहाल विटौरी शुल्क / कर गाउँ कार्यपालिकाले निर्धारण गरे वमोजिम हुनेछ ।

अनुसूची १०

(दफा ११ सँग सम्बन्धित)

सवारी साधन पार्किङ शुल्क गाउँ कार्यपालिकाले निर्धारण गरे वमोजिम हुनेछ ।

अनुसूची ११

(दफा १२ सँग सम्बन्धित)

ट्रेकिङ, कोयोकिङ, वञ्जी जम्पिङ, जीप फ्लाएर र रयाफिटिङ शुल्क / कर गाउँ कार्यपालिकाले निर्धारण गरे वमोजिम हुनेछ ।

अनुसूची १२
(दफा १३ सँग सम्बन्धित)

यस गाउँपालिका क्षेत्रभित्र देहाय बमोजिम सेवा शुल्क तथा दस्तुर निर्धारण गरिएको छ :-

क्र.स	विवरण	सेवा शुल्क
१	सिफारीस दस्तुर	रु २००।-
२	पञ्जीकरण दस्तुर (३५ दिन पछाडी मात्र लाग्ने)	रु १००।-
	पञ्जीकरण नविकरण शुल्क	१५०/-
३	नाता प्रमाणित (नेपालीमा)	रु २००।-
४	नाता प्रमाणित (अङ्ग्रेजीमा)	रु ३००।-
५	सम्पत्ति मूल्यांकन नेपाली :	
	जम्मा सम्पती मुल्याङ्कनको	०.१५%
	सम्पत्ति मूल्यांकन अंग्रेजी :	
	जम्मा सम्पती मुल्याङ्कनको	०.२०%
६	सम्पति श्रोत प्रमाणित (नेपालीमा)	
	जम्मा सम्पतिको	०.१०%
	सम्पति श्रोत प्रमाणित (अंग्रेजीमा)	
७	जम्मा सम्पतिको	०.१५%
	नक्शा पास सम्बन्धी शुल्क	
	भुँईतला र पहिलो तला	रु ५/- प्रति वर्गफिट
	दोश्रो तला	रु ६/- प्रति वर्गफिट
	तेश्रो तला वा सो भन्दा बढी	रु ८/- प्रति वर्गफिट
८	अस्थायी टहरा १००० वर्गफिट भन्दा बढी भएमा	रु २/- प्रति वर्गफिट
	अस्थायी टहरा १००० वर्गफिट भन्दा कम भएमा	रु ५००/- एकमुष्ट
	नक्सा पास (कच्ची भवनको)	रु ३/- प्रति वर्गफिट
९	घर सम्पन्न प्रमाणपत्र	रु १,०००।-
१०	सभाहल भाडा वापत	रु १,०००/- प्रति दिन
११	प्रोजेक्टर सहितको हलभाडा वापत	रु २,०००/- प्रति दिन

योजना सम्झौता दस्तुर		
१२	रु. ५,००,०००/- सम्मका योजनाका लागि	रु. २००/-
१३	रु. ५,००,००१/- देखि १०,००,०००/- सम्मका योजनाका लागि	रु. ४००/-
१४	रु. १०,००,००१/- देखिका योजनाका लागि	रु. ५००/-

अनुसूची १३

(दफा १४ सँग सम्बन्धित)

जेल्ट्रड पर्यटक सूचना केन्द्रको कर देहायबमोजिम लागइनेछ :-

विदेशी पर्यटकका लागि : रु. २५०/- प्रति व्यक्ति

स्वदेशी पर्यटक : रु. ५०/- प्रति व्यक्ति

अन्य पर्यटन शुल्क / कर गाउँ कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

अनुसूची १४

(दफा १५ सँग सम्बन्धित)

जुनसुकै उद्देश्यले स्थापना हुने सहकारी का लागि देहायबमोजिमको कर लागइनेछ :-

सहकारी दर्ता शुल्क रु. १,५००/-

नविकरण शुल्क रु. १,०००/-

अनुसूची १५

(दफा १६ सँग सम्बन्धित)

खानेपानी उपभोक्ता समिति दर्ता र नविकरणमा देहाय बमोजिमको कर लगाइनेछ :-

उपभोक्ता समिति दर्ता शुल्क रु. १,५००/-

उपभोक्ता समिति नविकरण शुल्क रु. १,०००/-

अनुसूची १६

(दफा १७ सँग सम्बन्धित)

गाउँपालिका भित्र उत्पादन हुने कटिड दुङ्गा पिसमा देहाय बमोजिमको कर लगाइनेछ :-
प्रति ट्रयाक्टर कटिड दुङ्गा पिस — रु. ५००/

आज्ञाले ,

नाम:-गोपाल शर्मा

प्रमुख प्रशासकीय अधिकृत